



आगलागि त्यहाँ, लापरवाही जहाँ

आगलागि बाट बच्ने उपाए



खाना पकाइसक्ने बित्तिकै आगो, ग्यास चुल्हो, स्टोभ वा हिटर निभाइहालौं ।



सिलिन्डरको रगुलेटर, पाइपबाट वा चुल्होबाट ग्यास लिक भएको छ कि छैन भन्ने हेक्का राखौं ।




कुनै पनि ज्वलनशी पदार्थ तथा ग्यास-पेट्रोलको गन्ध आए बेवास्ता नगरौं ।



चुरोट, तमाखु, चिलिम, सुल्या नखाऔं । यसको आगो राम्ररी निभाऔं ।



धूपबत्ती, दियो बाल्दा नजिकै तेल, कागज र कपडाजस्ता छिट्टै आगो सल्किने बस्तु नराखौं ।



बिजुलीका तार, स्विच, प्लग तथा वायरिङ ठीक अवस्थामा छन्- छैनन्, नियमित जाँच गरौं ।



सलाई र लाइटरजस्ता आगो सल्काउने चीज बालबालिकाले भेट्टाउँने ठाउँमा नराखौं ।



घर-कार्यालयमा आगो निभाउने एक्सटिङ्गुइसर राखौं, त्यसलाई प्रयोग गर्ने विधि पनि जानी राखौं ।

